

नेपाल सरकार  
सिंचाइ मन्त्रालय  
सिंचाइ विभाग  
सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना  
(आई डब्ल्यू आर एम पी)

## कन्काई सिंचाइ प्रणाली

### सम्पत्ति व्यवस्थापन योजना - कन्काई शाखा नहर S2 (मस्यौदा अन्तिम प्रतिवेदन)



## विषय सूची

१. आयोजनाको पृष्ठभूमि
२. S2 शाखा नहर सिंचाइ उप-प्रणालीको परिचय
३. जल उपभोक्ता संस्था
४. सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा
५. नहर संचालन तथा मर्मत सम्भार खर्च
६. जल उपभोक्ता संस्थाको स्रोत व्यवस्थापन योजना
७. शाखा र प्रशाखा नहर अन्तर्गतको नहर, नहरी सफा गर्ने निति नियम
८. निष्कर्ष र सुझाव

## परिशिष्ट

१. S2 शाखा नहरको संरचनाहरूको वर्तमान अवस्थाको लेखाजोखा
२. S2 शाखा नहरसंग जोडिएका भवनहरू र अन्य सम्पत्तिको -  
वर्तमान अवस्थाको लेखाजोखा
३. S2 शाखा नहरको नहर संचालन खर्चको विवरण
४. S2 शाखा नहरको मर्मत सम्भार खर्चको विवरण

## १. आयोजनाको पृष्ठभूमि

### १.१. सामान्य जानकारी

बिस्व बैंकले धेरै समय अगाडी देखिनै नेपालको सिचाई तथा जलस्रोतको क्षेत्रमा ठुलो भूमिका खेल्दै आइरहेको छ । येही भूमिका नै निरन्तरता दिनका लागि बिस्व बैंक र नेपाल सरकार बीच सिचाई तथा जलस्रोत व्यबस्थापनका लागि सिचाई तथा जलस्रोत व्यबस्थापन आयोजन (IWRMP) सहमति सन् २००८ जनवरी ३१ (2008 JAN 31) मा गरिएको थियो । यो आयोजनाको पहिलो चरण सन् २०१३ जुन ३० (2013 JUN 30) अन्त्य लगतै थप एक वर्ष गरि सन् २०१४ जुन ३० (2013 JUN 30)मा अन्त्य भएको थियो । सन् २०१३ डीसेम्बरमा नेपाल सरकारले बिस्व बैंकसंग प्रणालीको पुनर्स्थापना, प्रणालीको आन्तरिकिकरण, प्रणालीको बिकास र सिचाई तथा कृषि क्षेत्रमा भएको उपलब्दीको उचित सदुपयोगको लागि अतिरिक्त पुजी को रूपमा US \$50 million सहयोगको लागि पहल गरिएको थियो । फलस्वरूप यो आयोजनाको लागि थप अतिरिक्त पुजीको रूपमा सहमति स्वरूप सन् २०१४ जुलाई देखि २०१८ जुलाई ३० सम्म हुने गरि ऋण स्वरूप US \$30 million र अनुदान स्वरूप US \$20 million गरि जम्मा \$50 million प्रदान गरिएको थियो ।

यस आयोजना अन्तर्गत चरोवटा बिभाग रहेका छन् ।

सिचाई पूर्वाधारको बिकाश तथा सुधार

सिचाई व्यबस्थापनको हस्तान्तरण

सुधारिएका जलव्यबस्थापनको संथागत तथा नीतिगत सहयोग

एकीकृत बालि तथा जल व्यबस्थापन

माथिका यी बिभाग मध्ये कम्पोनेन्ट B बिभागको मुख्य उद्देश्य भनेको चुनिएका सिचाई प्रणाली मा सिचाई सेवा प्रदान र सिचाई सेवाको कार्यक्षमता बढ़ा गरि जल उपभोक्ता समितिलाई सिचाई व्यबस्थापन हस्तान्तरण कार्यक्रमबाट यी कार्यहरूको यैकिकित्तव्यता अनुरूप हस्तान्तरण गर्नु हो ।

सिंचाइ व्यवस्थापन हस्तान्तरण कार्यक्रमले निम्नलिखित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ :

- (क) जल उपभोक्ता समिति को आर्थिक तथा संथागत रूपले दिगोपन हुने, क्षमता र समानस्तर सिचाई सेवा दिलाउन सक्षम हुने
- (ख) चुनिएका सिचाई योजनाको भौतिक कार्यहरू सुधिङ्ग हुने
- (ग) सिचाई बिभागसंगको समझौता अनुसार जल प्रदान हुने
- (घ) जल उपभोक्ता समितिलाई स्वाधीन स्वचालित र आर्थिक रूपले स्थापित

अहिले कम्पोनेन्ट 'बि' ले ४ वटा माध्यम संस्थाबाट व्यबस्थित सिचाई प्रणालीको ४ वटा उप प्रणालीको परिचालन र रेखदेख गर्न नीतिगत तरिकाले स्थापित जल उपभोक्ता समितिलाई सहयोग पुर्याई रहेको छ ।

### १.२. सम्पत्ति व्यवस्थापन योजना

सम्पत्ति व्यवस्थापन योजनाको आरम्भ वित्तीय र वाणिज्य क्षेत्रबाट भएको हो र हाल यस योजनाको प्रयोग सिंचाइ तथा भल-निकास क्षेत्रमा पनि भैरहेको छ । पारम्परिक रूपमा, सिंचाइ तथा भल-निकास संरचनाहरुमा गरिने लगानी मूल रूपमा संरचनाहरुको योजना र निर्माणमा मात्र केन्द्रित हुने गर्दथ्यो, तर संरचनाहरुको आर्थिक जीवनमा हुने सम्पत्तिको उपभोग र क्षयलाई थोरै मात्र वास्ता गरिन्थ्यो । तथापि, संरचनाहरुको व्यवस्थापन अन्तर्गत मर्मत सम्भार, पुनर्स्थापना, आधुनिकीकरण वा नया प्रविधिको कार्यान्वयन, सम्पत्तिको प्रतिस्थापना र विस्थापन जस्ता विभिन्न कार्यहरु पर्दछन् । यी सबै कार्यहरुको आफ्नो मूल्य हुन्छ र दिगो सेवा प्रदान गर्ने कार्यको समग्र मूल्यमा यी कार्यहरुको मूल्य समावेश गरिन्छ ।

सम्पत्ति व्यवस्थापन योजना भनेको, उपभोक्ताहरुलाई विश्वसनीय र खर्च बेहोर्न सकिने गरी सेवा प्रदान गर्नको लागि, संरचनाहरुमा दिगो रूपमा गरिने लगानीको योजना तर्जुमा गर्ने एउटा प्रक्रिया हो ।

#### १.३. S2 शाखा नहरको सम्पत्ति व्यवस्थापन योजनाको उद्देश्य

S2 शाखा नहरको सम्पत्ति व्यवस्थापन योजनाको उद्देश्य जल उपभोक्ता संस्थालाई सिंचाइ प्रणालीको दिगोपनाको लागि संरचनाहरुको संचालन र मर्मत सम्भारको लागि वार्षिक रूपमा आवश्यक पर्ने लगानी बारे जानकारी गराई स्रोत संकलन र परिचालन गर्न समेत सहयोग गर्ने हो ।

#### १.४. सम्पत्ति व्यवस्थापन योजना तर्जुमा कार्यविधि

S2 शाखा नहरमा रहेका संरचनाहरुको लागत तयार गरी वर्तमान अवस्थाको मूल्यांकन समेत गर्ने कार्य जल व्यवस्थापन ईन्जीनियरको निर्देशन बमोजिम फिल्ड ईन्जीनियरद्वारा जनवरी, २०१७ ई. मा सम्पन्न गरिएको थियो । संरचनाहरुको वर्तमान अवस्थाको मूल्यांकन भौतिक अवस्थाको मूल्यांकनको लागि तोकिएको ५ अवस्थाको लागि तालिका २ मा उल्लेखित विवरणको आधारमा गरिएको छ ।

S2 शाखा नहरको संचालन र मर्मत सम्भारको लागि लाग्ने खर्चको लागत अनुमान संरचनाहरुको वर्तमान भौतिक अवस्थालाई मध्येनजर राख्दै सम्बन्धित प्रणाली व्यस्थापन इकाइको इंजिनीरसंग परामर्श गरी ल्याइएको खर्चलाई जल उपभोक्ता समितिको क्षमतालाई मध्येनजर राख्दै परिमार्जन गरि नहर संचालन एबम नहर मर्मत खर्च आकलन गरिएको छ । लागत अनुमानलाई चालू आर्थिक वर्ष समेत गरी ५ आर्थिक वर्षमा विभाजन गरिएको छ ।

#### १.५. प्रतिवेदनको सीमा


यस प्रतिवेदनमा, सिंचाइ प्रणालीको दिगोपनाको लागि संरचनाहरुको संचालन र मर्मत सम्भारको लागि वार्षिक रूपमा आवश्यक पर्ने लगानीको मात्र अनुमान प्रस्तुत गरिएको छ । प्रस्तुत लगानी बेहोर्नको लागि आवश्यक पर्ने स्रोतको लागि स्रोत संकलन र परिचालन योजना समावेश गरिएको छैन ।

#### १.६. प्रतिवेदनको ढाँचा

यस सम्पति व्यवस्थापन योजना प्रतिवेदनमा आयोजनाको पृष्ठभूमि, S2 शाखा नहर उप-प्रणालीको विवरण, जल उपभोक्ता संस्था, सम्पति - सिंचाइ संरचना र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा, नहर संचालन तथा मर्मत सम्भारको लागत अनुमान र लागतको वार्षिक विभाजन आदि समावेश गरिएका छन् । साथै, यस प्रतिवेदनमा ४ परिशिष्टहरु - S2 शाखा नहरको संरचनाहरुको वर्तमान अवस्थाको लेखाजोखा, S2 शाखा नहर संग जोडिएका भवनहरु र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा, S2 शाखा नहरको नहर संचालन खर्चको विवरण र S2 शाखा नहरको मर्मत सम्भार खर्चको विवरण रहेका छन् ।

## २. S2 सिंचाइ उप-प्रणालीको परिचय

S2 शाखा नहर मूल नहरको ७+५०० चेनेजमा देब्रे छेउमा रहेको छ । यो शाखाको कमाण्ड क्षेत्रफल २१० हेक्टर लम्बाई ३७६६ मि. रहेको छ जसमा १२ प्रशाखाहरु रहेका छन् । यो शाखाको डिस्चार्ज २५१ लिटर प्रति सेकेन्ड रहेको छ । यस शाखा भित्र ३२५ घर धुरी पानी प्रयोग कर्ता रहेका छन् ।



चित्र: S2 शाखाको बिस्तारित कमाण्ड क्षेत्रफल

### २.१. S2 शाखा नहरमा भएका संरचनाहरु

S2 शाखा नहर तथा प्रशाखा नहरमा, शाखा नहर हेड रेगुलेटर गेट, प्रशाखा नहर हेड रेगुलेटर गेट, पार्शल फ्लुम, ड्रप, कल्बर्ट, फुटब्रिज, र लाइनिंग जस्ता संरचनाहरू रहेका छन् । यी संरचनाहरूको नहर वाइज र समष्टिगत परिमाण तालिका १ मा दिइएको छ ।

**तालिका १ : S2 शाखा नहरमा भएका नहर बाहेकका संरचनाहरू**

क्र. सं.	संरचना	संख्या	कैफियत
१	शाखा नहर हेड रेगुलेटर गेट	१	
२	प्रशाखा नहर हेड रेगुलेटर गेट	१३	
३	ड्रप	१२	
४	कल्बर्ट	६	
५	शाखा पार्शल फ्लुम	१	
६	फुटब्रिज	१०	
७	लाइनिंग	१५ स्थान	
८	पाइप सार्फोन ड्रेनेजको लागि	१	

### ३. जल उपभोक्ता संस्था

सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिंचाइ व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत, सिंचाइ विभाग र जल उपभोक्ता संघ केन्द्रिय समितिको संयुक्त व्यवस्थापनमा संचालित कन्काई सिंचाइ प्रणालीको क्षेत्रमा रहेका मूलनहर बाहेक सबै शाखा नहर, र प्रशाखा नहरहरूको सिंचाइ व्यवस्थापन गर्ने जिम्मेदारी कन्काई सिंचाइ जल उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

जल उपभोक्ता S2 शाखा समितिको वर्तमान कार्यकारिणी समिति यस प्रकार छ :

श्री ज्ञान बहादुर योङ्हाङ (लिम्बु)	अध्यक्ष
श्री नेत्र प्रसाद सङ्गौला	उपाध्यक्ष
श्री ढल प्रसाद घिमिरे	सचिव
श्री रमा देवी कडेल्	कोषाध्यक्ष
श्री मेघ नाथ मिश्र	सदस्य
श्री धन बहादुर चेम्जोङ्	सदस्य
श्री गणेश ठुङ्गेल	सदस्य
श्री बिष्णु कुमारी थापा	महिला सदस्य
श्री लक्ष्मी नेपाल्	महिला सदस्य
श्री कुल प्रसाद दवाडी	साधारण सभा सदस्य
श्री पदमा लिम्बु	साधारण सभा सदस्य

यस शाखा भित्र पनि ४ प्रशाखा समितिहरूमा ४४ सदस्यहरू रहेको छन् ।

### ३.१ प्रशाखा समितिको काम, कर्तव्य र अधिकार

- समितिको वार्षिक योजना तथा कार्यक्रम तयार गर्ने, सो को कार्यन्वयन गर्ने र कृषक सभामा प्रतिबेदन पेश गर्ने ।
- समितिको वार्षिक प्रतिबेदन र आय व्ययको प्रतिबेदन समेत कृषक सभाबाट पारित गराई सम्बन्धित शाखा समिति र मूल समितिमा पेश गर्नु पर्नेछ ।
- प्रशाखा अन्तर्गतका उपभोक्ताहरूबाट उठाउनु पर्ने सदस्यता शुल्क, चन्दा, जरिवाना र अन्य रकम उठाउने ।
- उपभोक्ताहरूबाट उठाउनु पर्ने सिचाई सेवा शुल्क तथा अन्य शुल्क नियमअनुसार उठाउने
- सिचाई नहुने जग्गाको लागतकट्टा गर्नका लागि मूल समिति मार्फत सिचाई कार्यालयलाई सिफारिस गर्ने र सिचित क्षेत्रको अभिलेख राख्ने
- साधारण सभाबाट पारित भएका निर्णयहरू, नीति, नियमहरूलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्ने गराउने
- कामको प्रकृति हेरी आवस्यक परेको खण्डमा प्रशाखा अन्तर्गत विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन गरि कार्यन्वयन गराउने यसरि उपसमितिहरू गठन गर्दा प्रशाखा समितिका पदाधिकारी वा कार्यकारी सदस्यहरू मध्ये कुनै एक जनाको संयोजकत्वमा प्रशाखा भित्रका उपभोक्ताहरू मध्ये दुइ जना समाबेश गरि प्रत्येक उपसमितिमा बढीमा तिन जना रहने व्यवस्था मिलाउने
- यस प्रणालीका संरचनाहरू र सम्बद्ध सम्पत्तिहरूको उचित संरक्षण, मर्मत संभार गर्नका लागि स्रोत संकलन गरि परिचालन गर्ने
- प्रशाखा नहर अन्तर्गत पानी बाडफाड, वितरण व्यवस्था मिलाउने र पानी दुरुप्रयोग हुन नदिने
- आफ्नो क्षेत्र भित्रका कृषकहरूलाई सक्रिय बनाइ सिचाई कार्यक्रम संचालन गर्ने
- मूल समिति र शाखा समितिको निर्णय र निर्देशन कार्यन्वयन गर्ने, गराउने
- विभिन्न बालीको लागि पानी वितरण तालिका बनाउन मूल समिति र शाखा समितिलाई सहयोग गर्ने र तालिना अनुसार पानीको बिताराणको व्यवस्थ गर्ने
- आफ्नो क्षेत्र भित्रको नहर काट्ने र अन्य क्षति पुराउने व्यक्तिलाई दण्ड जरिवाना गर्ने
- प्रशाखा नहरको मर्मत सुधार काममा सहभागी नहुने उपभोक्ताहरूलाई दण्ड जारिवाना गर्ने

- कुनै पदाधिकारी वा सदस्यको पद पदवधि वाकी रहदै कुनै कारणले रिक्त हुन् गएमा कृषक सभा नभए सम्मको लागि प्रशाखा समितिले वाकी सदस्यहरु मध्येबाट सो पदाधिकारी र जल उपभोक्ताहरुबाट सदस्यका पटमा मनोनित गर्नेछ
- कृषकहरुको आपसी सहमतिबाट प्रशाखाबाट पईनी ( फिल्ड च्यानल ) बनाउने र सुरक्षा तथा मर्मत संभार गर्ने
- प्रशाखा नहर भित्र पालो प्रणाली अनुसार सिचाई गर्नु पर्ने भएमा पालो समय र मितिको जानकारी सबै कृषकलाइ दिई सोहि अनुसार निर्धारित पईनिबाट सिचाई गर्ने व्यवस्था मिलाउने
- आफ्नो पालो बिपरित प्रयोग गर्ने व्यक्तिहरु माथि उचित कारबाही गर्ने

### ३.२ शाखा समितिको काम, कर्तव्य र अधिकार

- सम्बन्धित नहर र स्ट्रक्चरहरुको मर्मत सुधार र संचालन, पानी वितरण व्यबस्थापन गर्ने तथा सो कार्य गर्नका लागि सिचाई कार्यालयबाट मर्मत संभार कार्यको लागि आवस्यक प्राबिधिक सल्लाह लिने ।
- नहर नहरी र भौतिक संरचनाहरु र अन्य सम्बद्ध सम्पत्तिहरुको सुरक्षा गर्ने ।
- आफ्नो क्षेत्र भित्र संरचनाहरु र अन्य संवद्ध सम्पत्तिहरु बीच समन्वयकायम गर्ने ।
- समितिको निर्णय अनुसार शाखा आहारको मर्मत, सुधार र सुरक्षाको व्यवस्था मिलाउने ।
- दफा ४० को उपदफा २ (च) वमोजिम प्राप्त हुने सिचाई सेवा शुल्कको अंश रकम समितिको कोषमा जम्मा गर्ने बुअबस्था मिलाउने ।
- आफ्नो क्षेत्र भित्र सुचारु रूपले कार्य संचालनका लागि आवस्यक परेमा विभिन्न उपसमितिहरु गठन गरि काम गराउने । यसरि उपसमितिहरु गठन गर्दा पदाधिकारी वा कार्यकारी सदस्यहरु मध्ये कुनै एकजनाको संयोजकत्वमा आफ्नो क्षेत्र भित्रका प्रशाखा समितिका पदाधिकारी वा सदस्यहरु समेत समाबेश गरि प्रत्येक उपसमितिमा बढीमा ३ जन रहने व्यवस्था मिलाउनी ।
- समितिको नाममा कुनै स्रोतबाट आएको पुरस्कार, आर्थिक सहयोग, ऋण र आम्दानीको हिसाब दुरुस्त राख्ने ।
- पानी आउने, बन्द हुने मिति, समय र दिनको जानकारी राखी आफ्नो मातहतका प्रशाखा समितिहरुलाई सुचना दिने ।
- नहर काट्ने छेक्ने, जथाभाबी पाइप लगाउने, बाध लगाउनेलाई आवस्यक दण्ड जरिवाना गर्ने ।

- शाखासमितिले आफ्नो क्षेत्र भित्रको सम्पूर्ण प्रशाखा समितिहरूलाई प्रशाखा नहर मर्मत संभार तथा पानी वितरण र उपभोग गर्ने सम्बन्धमा आवस्यक निर्देशन दिने ।
- पानीको उपलब्धतालाई ध्यानमा राखी उपर्युक्त बालि प्रणाली अपनाई बालि लगाउने प्रबन्ध मिलाउने ।
- मूल समितिको साधारण सभाबाट पारित भएका निर्णयहरु, नीति नियम तथा मूल समितिका निर्देशनहरूलाई प्रभाबकारी ढंगबाट कार्यान्वयन गर्ने, गराउने ।
- समितिको निर्णय अनुसार गरेको सम्पूर्ण आर्थिक कारोबारको लेखा परिक्षण गराउने ।
- शाखासमितिको आय व्ययको प्रतिबेदन एबम बार्षिक कार्यक्रम शाखा सभामा पेश गरि अनुमोदन गराउने ।
- शाखा सभाबाट पारित भएका नीति नियम, निर्देशन समेत कार्यान्वयन गर्ने, गराउने ।

### ३.३ जल उपभोक्ता संस्थाको नहर संचालन तथा मर्मत सम्भार गर्ने कार्यनीति

#### ३.३.१ शाखा नहरको सिल्ट र झाडी बुट्यान सफा गर्ने

S2 शाखामा सिल्ट र झाडी बुट्यान सफा गर्दा उपभोक्ता आफै काम विभाजित गरेर काम गरिन्छ ।

कार्य गर्दा शाखाको मुख देखि प्रशाखा १, २ सम्म प्रशाखा १, २ का उपभोक्ता आफै गरिन्छ, यसरि नै प्रशाखा १, २ देखि प्रशाखा ३, ४ सम्म प्रशाखा ३, ४ का उपभोक्ता बाट सफा गरिन्छ यसरि क्रम बढ्द रूपमा नै शाखाको सफाई गरिन्छ ।

एक जागा धनि बराबर एक जानाको उपस्थिति हुने पर्ने आधारमा कार्य गरिन्छ ।

यदि कोहि उपभोक्ता उपस्थित हुन नसकेमा एक दिन को ज्याला बराबरको शुल्क मर्मत शुल्क भनि लिगीन्छ ।

यो सफा गर्ने काम आवस्यकता अनुशर वर्षमा दुइ पटक (एक पटक असार तिर अनि अर्को चाहीं फागुन चैत तिर) गरिन्छ ।

#### ३.३.२ प्रशाखा नहरको सिल्ट र झाडी बुट्यान सफा गर्ने

यो शाखाको प्रशाखाहरूको सिल्ट तथा बुट्यान सफा उपभोक्ताहरूबाटै गरिदै छ । प्रशाखाहरूको उपभोक्ता आफै मिलेर प्रशाखा नहर सफा गरिन्छ । यदि कुनै उपभोक्ता कुनै कारण बश आउन नसकेमा दिन को ज्याला बराबर को जरिवाना मर्मत शुल्क भनि उठाउने नियम रहेको छ । प्रशाखाहरू वर्षमा दुइ पटक सफा गरिन्छ (एक पटक असार तिर अनि अर्को चाहीं फागुन चैत तिर) ।

## ४. सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा

S2 शाखा नहरका सिंचाइ संरचनाहरु र अन्य सम्पत्तिहरुको तत्कालिन भौतिक अवस्थाको लेखाजोखा तालिका २ मा विश्व बैंक मिशनले सुभाव दिइएको १ देखि ५ सम्मको भौतिक अवस्थाको आधारमा मुल्यांकन गर्नुको सिचाई ब्यबस्थापन हस्तान्तरण समझौता पत्र ( २०६६)मा उल्लेख गरिएको छे ।

**तालिका २ : संरचनाको भौतिक अवस्थाको लेखाजोखा गर्ने आधार**

रेटिङ / अवस्था सूचक	अवस्था
५	नवनिर्मित र पूरै सेवा दिनसक्ने
४	सामान्यतया ठीक अवस्थामा भएको, नविग्रे-भत्केको, नियमित मर्मत सम्भार मात्र गर्नु पर्ने, अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गरेको
३	सामान्यतया ठीक अवस्थामा भएको, केही विग्रे-भत्केको, हेरचाह आवश्यक रहेको, तथापि अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गरेको
२	धेरै विग्रे-भत्केको वा क्षतिग्रस्त भएको, मर्मत सम्भारमा ढिलाई भएको कारणले क्षतिग्रस्त, सेवा दिन नसक्ने अवस्थामा पुगेको, तत्काल पुनर्स्थापना गर्नु पर्ने
१	अत्यन्त खराब र दयनीय अवस्थामा रहेको, चालू अवस्थामा नरहेको, सेवा पुनर्वहाली गर्नको लागि आर्शिक पुनर्निर्माण वा पूर्ण प्रतिस्थापन गर्नु पर्ने

### ४.१. सिंचाइ संरचनाहरुको भौतिक अवस्थाको लेखाजोखा

S2 शाखा नहरका सिंचाइ संरचनाहरुको वर्तमान भौतिक अवस्थाको लेखाजोखा परिशिष्ट १ मा दिइएको छ । केही संरचनाहरु बाहेक धेरैजसो संरचनाहरु सामान्यतया ठीक अवस्थामा भएको, नविग्रे-भत्केको, नियमित मर्मत सम्भार मात्र गर्नु पर्ने, अपेक्षित कार्य (सेवा) सन्तोषजनक ढंगले सम्पादन गर्न सक्ने अवस्थामा रहेका छन् ।

### ४.२. अन्य संरचना र सम्पत्तिहरुको भौतिक अवस्थाको लेखाजोखा

यो शाखाको भौतिक सम्पत्तिहरुका नाममा शाखाको आसपासमा रहेको अधिकरण जग्गा छ । यो जग्गा आफ्नो सिमानामा पर्ने जग्गा धनीले भोगचलन गर्दै आइरहेको अवस्था छ । यस शाखामा अन्य भौतिक संरचना केहि नरहेको अवस्था छ । यस शाखामा कार्यालय संचालनको लागि एउटा क्वाटरको खाचो छ ।

## ५. नहर संचालन तथा मर्मत सम्भार खर्च

S2 शाखा नहरको संचालनमा लाग्ने खर्चको लागत अनुमान परिशिष्ट ३ मा दिइएको छ । यस खर्च अन्तर्गत, १४ वटा गेटहरुको नियमित मर्मत सम्भारमा लाग्ने खर्च, १ जना(३ महिनाको लागि) चौकीदारको तलब बापतको खर्च, १ जना चौकीदारको लागि भाडी तथा बुट्यान सरसफाई र

सानातिना माटो खन्ने र भर्ने कामका लागि औजार र उपकरणको उपलब्धतामा लाग्ने खर्च, जउस प्रतिनिधि तथा चौकीदारद्वारा शाखा र सेकण्ड्री नहरको गस्ती (पैट्रोलिंग) को लागि साइकलको मर्मत खर्च, जउस प्रतिनिधि तथा चौकीदार बीच संचारको लागि खर्च, जउस प्रतिनिधि तथा चौकीदारको लागि स्टेशनरी खर्च र अन्य आवश्यक सामाग्री खर्च समावेश गरिएका छन् । नहरको संचालनमा लाग्ने खर्चलाई चालू आर्थिक वर्ष सहित ५ आर्थिक वर्षमा विभाजन गरिएकोछ ।

यसैगरी, S2 शाखा नहरको मर्मत सम्भारमा लाग्ने खर्चको लागत अनुमान परिशष्ट ४ मा दिइएको छ । यस खर्च अन्तर्गत, S2 शाखा नहरमा भएका संरचनाहरूको मर्मत सम्भारमा लाग्ने खर्चका साथै नहरमा थुप्रिएको सिल्ट र उम्रेका भाडी तथा बुट्यानको सफाईमा लाग्ने खर्च समावेश गरिएका छन् । नहरको मर्मत सम्भारमा लाग्ने खर्चलाई चालू आर्थिक वर्ष सहित ५ आर्थिक वर्षमा विभाजन गरिएकोछ । यसका साथै, सिंचाइ उप-प्रणलीको आकस्मिक मर्मत सम्भारको लागि प्रति वर्ष रु. १०००० खर्च छुट्याउने गरी प्रस्ताव गरिएको छ ।

अन्तमा, S2 शाखा नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्चको समष्टिगत र वार्षिक विवरण तालिका ३ मा दिइएको छ । यसरी समस्तिगत रूपमा नहर संचालन तथा मर्मत सम्भार खर्च रु ६२३.८ प्रति हेक्टर हुन आउछ ।

### **तालिका ३ : S2 शाखा नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्चको समष्टिगत र वार्षिक विवरण**

क्र. सं.	विवरण	लगत अनुमान (रु.)	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
१	नहर संचालन खर्च	275000	55000	55000	55000	55000	55000
२	नहर नियमित मर्मत सम्भार खर्च	330000	66000	66000	66000	66000	66000
३	नहरको आकस्मिक मर्मत सम्भार खर्च	50000	10000	10000	10000	10000	10000
	<b>जम्मा नहर संचालन र मर्मत सम्भार खर्च रु.</b>	<b>655000</b>	<b>131000</b>	<b>131000</b>	<b>131000</b>	<b>131000</b>	<b>131000</b>
	<b>जम्मा नहर संचालन र मर्मत सम्भार खर्च (जनसहभागीत समेत)</b>	<b>752500</b>	<b>150500</b>	<b>150500</b>	<b>150500</b>	<b>150500</b>	<b>150500</b>

## **६. जल उपभोक्ता संस्थाको स्रोत व्यवस्थापन योजना**

### **६.१ सिंचाइ सेवा शुल्कबाट उठेको रकम**

सिंचाइ सेवा शुल्क पहिलेको वर्ष २०० प्रति बिग्गा दरले उठाइदै थियो भने अहिले ३०० प्रति बिग्गा लिगेर उठाइदै छ । अधिल्लो वर्ष रु १०५४०९ उठेको र यो उठेको रकम उठ्नु

पर्ने भन्दा पनि वडी देखियो र यो रकम एक मुस्ट पहिला सालको पनि जोडिएको छ । यसको १०% कर र बाकि रकमको ४०% मूल समितिलाई, ४०% प्रशाखालाई र २०% शाखालाई भाग लगाइने नियम रहेको छ ।

## ६.२ अन्य क्रियाकलापहरूबाट आयआर्जन भएको रकम

यो शाखामा अन्य कुनै आयआर्जन गर्ने खालको क्रियाकलाप नभएको अवस्था छ ।

## ७. शाखा र प्रशाखा नहर अन्तर्गतको नहर, नहरी सफा गर्ने निति नियम

- शाखा नहरको सरसफाई वर्षको एक पटक वर्षे बाली पूर्व शाखा समितीले गराउनु पर्दछ भने उपशाखा समितीले उपशाखाको सरसफाई गराउनु पर्दछ ।
- शाखा तथा उपशाखाको सिल्ट सफाई कार्य मेशिन प्रयोग गर्ने गरी र मेशिनले नगर्न सकिने ठाँउमा मानिसबाट गराउनुपर्ने हुन्छ ।
- संरचनाहरूको तल माथि भार, पात सफा गर्ने कार्य तथा साना तिना टुटफुट भए, सडकमा भएको खाल्डा पुर्ने इत्यादी कार्य नियमित रूपमा नियुक्त चौकीदारलाई परिचालन गरी गर्नुपर्ने हुन्छ ।
- शाखा उपशाखा एंव प्रशाखाका हेड रेगुलेटर /कस रेगुलेटर गेटहरूको ग्रिज़िङ कार्य वर्षको दुई पटक वर्षे बाली र हिऊदे बाली पूर्व गरिनु पर्दछ ।
- उपरोक्त गेटहरूमा केही मर्मत गर्नुपर्ने भएमा शाखा समितिको दायित्व हुनेछ ।
- शाखाको मर्मत सम्भार कार्यको लागि रकम अभाव भएमा शाखा समितिले आफ्नो मातहतको उपशाखा एंव प्रशाखा समितीहरू सँग क्षेत्रफलको आधारमा श्रम एंव श्रोत जुटाउन माँग गर्न सक्दछ । यस्तै उपशाखा समितीको हकमा शाखा समिती बमोजिम नै उपशाखा समितीले गर्नेछ ।
- प्रशाखा एंव कुलो मर्मत सम्भार तथा सञ्चालनको हकमा सम्बन्धित प्रशाखा/कुलो समितीको दायित्व हुनेछ र सम्पूर्ण कार्य क्षेत्रफलका आधारमा श्रमदान परिचालन गरि गर्नुपर्नेछ ।
- प्रशाखा /कुलो समितीले प्रशाखा, कुलो भित्र गरेको श्रमदान वा अन्य श्रोत परिचालनको अभिलेख नियमित रूपमा राखी शाखा तथा उपशाखा समितीलाई जानकारी गराउनु पर्दछ । यसै उपशाखा समितीले शाखा समितीमा र शाखा समितीले ब्लक समितीमा जानकारी गराउनुपर्ने हुन्छ ।

## ८. निष्कर्ष र सुझाव

S2 शाखा नहरको सिंचाइ व्यवस्थापनको सम्पूर्ण जिम्मेदारी जल उपभोक्ता संस्थाको भएकोले जल उपभोक्ता संस्थाले नहरको संचालन तथा मर्मत सम्भारमा लाग्ने खर्च जुटाउनका लागि सिंचाइ सेवा शुल्क संकलन का अतिरिक्त अन्य सम्पत्तिहरूको उपयोग गरी स्रोत संकलन गर्नु पर्ने प्रस्ताव यस प्रतिवेदनमा गरिएको छ । साथै, प्रतिवेदनमा उल्लेख नगरिएका अन्य स्रोतहरूको परिचालन गरी आय आर्जन गर्न समेत जल उपभोक्ता संस्थालाई सुझाव प्रस्तुत गरिन्छ ।

## परिशिष्ट १

### कन्काई सिंचाइ प्रणाली

### S2 शाखा नहरको संरचनाहरुको वर्तमान अवस्थाको लेखाजोखा

क्र. सं.	संरचना	चेनेज (किमी)	अवस्था सूचक	समस्या/मर्मत सम्भार आवश्यकता	अनुमानित लागत खर्च
	S2				
	हेड रेगुलेटर गेट S2 / दुवै छेउमा लाइनिंग सुरु	०+०००			१४१०.६५
	पार्शल फ्लुम सुरु / दुवै छेउमा लाइनिंग अन्त्य	०+०१० .१			
	रेक्ट्यांगुलर लाइनिंग सुरु	०+०१३.६			
	रेक्ट्यांगुलर लाइनिंग अन्त्य	०+०१९ .७			
	कल्भर्ट	०+३९० .३			
	दुवै छेउमा लाइनिंग सुरु	०+७१९			
	कल्भर्ट	०+७२३			
	हेड रेगुलेटर गेट T1	०+७२७.५			८०५
	हेड रेगुलेटर गेट T2	०+७२७.५			८०५
	झप	०+७३०			
	दुवै छेउमा लाइनिंग अन्त्य	०+७४७ .८			
	फूट ब्रिज	०+९४०			
	झप	१+००७			
	फूट ब्रिज	१+०४६ .५			
	फूट ब्रिज	१+३१७.७			
	दुवै छेउमा लाइनिंग सुरु	१+३६४.४			
	कल्भर्ट	१+३६८.४			
	हेड रेगुलेटर गेट T3	१+३७४.९			८०५
	हेड रेगुलेटर गेट T4	१+३७४.९			८०५
	झप	१+३७९.			

		४		
	दुवै छेतमा लाइनिंग अन्त्य	१+३८२. ४		
	इप	१+४३८		
	फूट ब्रिज	१+६१८. ७५		
	इप	१+६२४		
	दुवै छेतमा लाइनिंग सुरु र अन्त्य ७ मीटर अगाडी सम्म	१+६२४		
	फूट ब्रिज	१+७६४. ६५		
	कल्भर्ट	१+९९८ .४		
	हेड रेगुलेटर गेट T5	२+००२ .९		८०५
	हेड रेगुलेटर गेट T6	२+००२ .९		८०५
	इप / दुवै छेतमा लाइनिंग सुरु	२+००५ .४		
	दुवै छेतमा लाइनिंग अन्त्य	२+०११. ४		
	दुवै छेतमा लाइनिंग सुरु	२+११७		
	इप	२+१२१. २		
	दुवै छेतमा लाइनिंग अन्त्य	२+१२८. ७		
	फूट ब्रिज	२+३०२		
	फूट ब्रिज	२+३७३		
	दुवै छेतमा लाइनिंग सुरु	२+४६१. ६		
	हेड रेगुलेटर गेट T7	२+४६१. ६		८०५
	इप	२+४६३. ६		
	दुवै छेतमा लाइनिंग अन्त्य	२+४६६. ९		
	फूट ब्रिज	२+६०२. ७		
	दुवै छेतमा लाइनिंग सुरु	२+७०९ .६		
	दुवै छेतमा लाइनिंग अन्त्य	२+७२९. ६		

	दुवै छेतमा लाइनिंग सुरु	२+७७२. ५			
	कल्भर्ट	२+९२१. ४			
	हेड रेगुलेटर गेट T8	२+९२५. ९			८०५
	हेड रेगुलेटर गेट T9	२+९२५. ९			८०५
	इप	२+९२८ .४			
	दुवै छेतमा लाइनिंग अन्त्य	२+९३३. ४			
	इप (दुवै छेतमा लाइनिंग सुरु)	३+०११. ४			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+०७०. ३			
	दुवै छेतमा लाइनिंग सुरु	३+१०८			
	इप	३+११०			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+११४			
	फूट ब्रिज	३+१४८ .२			
	दुवै छेतमा लाइनिंग सुरु	३+२१७. २			
	कल्भर्ट	३+२१९. २			
	हेड रेगुलेटर गेट T10	३+२२५. ७			८०५
	हेड रेगुलेटर गेट T11	३+२२५. ७			८०५
	इप	३+२२८. २			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+२३४. २			
	दुवै छेतमा लाइनिंग सुरु	३+३६८. ३			
	इप	३+३७१. ३			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+३७५. ५			
	दुवै छेतमा लाइनिंग सुरु	३+४६२			
	फूट ब्रिज	३+४६५. ५			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+४६९.			

		५			
	दुवै छेतमा लाइनिंग सुरु	३+५०२			
	दुवै छेतमा लाइनिंग अन्त्य	३+७४३. २			
	रेक्टेंगुलर लाइनिंग सुरु	३+७४३. २			
	पाइप साइफोन (इनेज क्रसिंग)	३+७४९			
	पाइप च्यानल / रेक्टेंगुलर लाइनिंग अन्त्य	३+७५८. ८			
	हेड रेगुलेटर गेट T12	३+७६६			८०५
	हेड रेगुलेटर गेट T13	३+७६६			८०५
					११८७५.६५

### सिल्ट साफको कुल लागत अनुमान

क्र. सं.	शाखाको नाम	लम्बाई	अनुमानित चौडाई	अनुमानित उचाई	अनुमानित आयातन	दर	जम्मा रकम	कैफियत
१	S2	३०४६	१	०.१५	४५६.९	८०	३६५५२	मेसिन बाट
२	"	७२०	१	०.१५	१०८	३६०.६८	३८९५३. ४४	मजदुर बाट
	जम्मा						७५५०५. ४४	

\*मजदुरबाट गरिने कार्यको ५०% रकम अर्थात् रु १९४७६.७२ बराबरको काम उपभोक्ता समितिले जन सहभागिता परिचालन गरि सम्पन्न गर्नु पर्ने हुन्छ, बाकी रु १९४७६.७२ अर्थात् रु १९५०० बराबरको काम आर्थिक श्रोत (सिचाई सेवा शुल्क) परिचालन गरि गर्न सकिन्छ

## परिशिष्ट २

### S2 सिंचाइ प्रणाली प्रथम चरण

### **S2 शाखा नहर संग जोडिएका भवनहरु र अन्य सम्पत्तिको वर्तमान अवस्थाको लेखाजोखा**

क्र. सं.	संरचना	चेनेज (किमी)	अवस्था सूचक	समस्या/मर्मत सम्भार आवश्यकता	अनुमानित लागत खर्च
(क)	प्रयोगमा नरहेको जग्गा				
१	S2 शाखाको सिरान देखि अन्त्य सम्म			जल उपभोक्ता संस्थाले आय आर्जन गर्ने प्रयोजनका लागि बिजिनेस प्लान बनाई प्रयोगमा ल्याउनु पर्ने	

## परिशिष्ट ३

### कन्काई सिंचाइ प्रणाली

### S2 शाखा नहरको नहर संचालन खर्चको विवरण

क्र. सं.	विवरण	लगत अनुमान (रु.)	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
1	गेट मर्मत सम्भार (१४ वटा)	<b>60000</b>	12000	12000	12000	12000	12000
2	१ जना (३ महिनाको का लागि) चौकीदारहरुको तलब	<b>187500</b>	37500	37500	37500	37500	37500
3	चौकीदारहरुको लागि भाडी तथा बुद्यान सरसफाई र सानातिना माटो खन्ने र भर्ने कामका लागि औजार र उपकरणको उपलब्धता	<b>5000</b>	1000	1000	1000	1000	1000
4	जउस प्रतिनिधि र चौकीदारद्वारा शाखा र सेकण्डी नहरको गस्ती (पैट्रोलिंग) को लागि साइकलको मर्मत खर्च	<b>5000</b>	1000	1000	1000	1000	1000
5	जउस प्रतिनिधि र चौकीदार बीच संचारको लागि खर्च	<b>10000</b>	2000	2000	2000	2000	2000
6	जउस प्रतिनिधि र चौकीदारको लागि स्टेशनरी खर्च	<b>2500</b>	500	500	500	500	500
7	जउस प्रतिनिधि र चौकीदारको लागि अन्य आवश्यक सामग्री खर्च	<b>5000</b>	1000	1000	1000	1000	1000
	जम्मा (रु.)	<b>275000</b>	<b>55000</b>	<b>55000</b>	<b>55000</b>	<b>55000</b>	<b>55000</b>

## परिशिष्ट ४

कन्काई सिंचाइ प्रणाली प्रथम चरण

### S2 शाखा नहरको मर्मत संभार खर्चको विवरण

क्र. सं.	संरचना	चेनेज (किमी)	अनुमानित लागत खर्च	वर्ष १ (रु.)	वर्ष २ (रु.)	वर्ष ३ (रु.)	वर्ष ४ (रु.)	वर्ष ५ (रु.)
(क)	S2 को नहर शाखाको खर्च विवरण							
१	विभिन्न संरचना मर्मत संभार		50000	10000	10000	10000	10000	10000
२	सिल्ट तथा झाडी बुट्यान सफा गर्ने कार्य		280000	56000	56000	56000	56000	56000
३	आकस्मिक खर्च		50000	10000	10000	10000	10000	10000
	कुल जम्मा		380000	76000	76000	76000	76000	76000